



# नेपाल सरकार वन तथा वातावरण मन्त्रालय



EX: पो .ब. नं. : ३८८७  
सिंहदरवार, काठमाण्डौ

पत्र संख्या :-

चलानी नं.:

प्राप्त पत्र संख्या र मिति :-

प्रेस विज्ञप्ति

स्कटल्याण्डको ग्लासगो शहरमा ३१ अक्टोबर देखि १२ नोभेम्बर २०२१ सम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (UNFCCC) का पक्षराष्ट्रहरूको २६औं सम्मेलन (COP २६) मा नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा माननीय वन तथा वातावरण मन्त्रीज्यू, वन तथा वातावरण मन्त्रालय लगायतका विभिन्न मन्त्रालयका सचिवज्यूहरू, उच्च पदस्थ कर्मचारी, नागरिक समाज, सामुदायिक संस्था, महिला, युवा तथा विज्ञहरूको सक्रिय सहभागिता रह्यो ।

सम्मेलनको दौरान नोभेम्बर १ र २, २०२१ मा आयोजना भएको वर्ल्ड लिडर्स समिटमा नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू र वन तथा वातावरण मन्त्रीज्यूको समेत सहभागिता रहेको थियो भने सम्माननीय प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनका चुनौती र सो को व्यवस्थापनमा नेपालका प्रयासहरू र उपलब्धी समेटेर राष्ट्रिय वक्तव्य दिनुभएको थियो । साथै सम्मेलनमा नेपालले वन क्षेत्र विनासलाई सन् २०३० सम्म शून्यमा पुऱ्याउने लक्ष्यसाथ तयार गरिएको वन तथा भू-उपयोग सम्बन्धी ग्लासगो घोषणा तथा सफा उर्जाका श्रोतहरूलाई प्रवर्द्धन गर्ने सम्बन्धी Coal to Clean Energy घोषणामा समेत हस्ताक्षर गरेको छ । साथै नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर्जन न्यूनीकरणको लागि वित्तिय सहायता प्राप्त गर्न Lowering Emissions by Accelerating Forest Finance (LEAF Coalition) संग Letter of Intent मा समेत हस्ताक्षर भएको छ ।

सो सम्मेलनमा पेरिस सम्झौताको कार्यान्वयन र विश्वको तापमान वृद्धि नियन्त्रणको लक्ष्य १ दशमलव ५ डिग्रीमा सीमित राख्ने लक्ष्यलाई निरन्तरता दिनका लागि “ग्लासगो जलवायु प्याक्ट” [Glasgow Climate Pact] मा सहमती भएको छ । उक्त प्रयासको लागि आगामी वर्ष (सन् २०२२) भित्रमा खासगरी ठूला हरितगृह ग्याँस उत्सर्जक पक्षराष्ट्रहरूले आ-आफ्नो लक्ष्य सहितको राष्ट्रिय निर्धारित योगदान (NDC) पेश गर्नुपर्ने तथा हरितगृह ग्याँसको प्रमुख स्रोतको रूपमा रहेको कोइलाको प्रयोगलाई निरूत्साहित (Phase down) गर्दै जाने र जैविक इन्धनमा दिँदै आएको अनुदानलाई निरूत्साहित गर्ने सहमति भएको छ । कार्वन व्यापार सम्बन्धी पेरिस सम्झौताको धारा ६ तथा पारदर्शिता संरचना सम्बन्धी धारा १३ लाई कार्यान्वयन गर्नको लागि महत्वपूर्ण सहमति भएको छ ।

विगतका सम्मेलनहरूमा विकसित राष्ट्रहरूले प्रतिबद्धता व्यक्त गरेको १ खर्ब अमेरीकी डलरको जलवायु वित्तको लक्ष्य पुरा हुन नसकेको र सो लक्ष्य पुरा गर्न सन् २०२३ सम्म पर्खनु पर्ने देखिएको प्रति पक्षराष्ट्रहरूले गम्भिर चिन्ता व्यक्त गरेका थिए । विकसित राष्ट्रहरूले सो प्रतिबद्धता पुरा गर्ने सम्बन्धमा जारी गरेको जलवायु वित्त योजनालाई स्वागत गर्दै सकेसम्म छिटो सो लक्ष्य पुरा गर्न र सन् २०२५ सम्म प्रतिवर्ष १ खर्ब अमेरीकी डलरको वित्त व्यवस्थापन लगातार गर्नेमा सहमति भएको छ । जलवायु वित्त व्यवस्थापन सम्बन्धी सन् २०२५ पछिको नयाँ सामुहिक परिमाणात्मक लक्ष्य



(Collective Quantified Goal) निर्धारण गर्दा हालको प्रतिवर्ष १ खर्ब अमेरिकी डलरको प्रतिवद्धतालाई आधार मानेर गर्नुपर्ने र उक्त लक्ष्यमा जलवायुजन्य हानी नोक्सानी बित्तलाई समेत समेटेर लक्ष्य निर्धारण गरिने सहमति भएको छ।

जलवायु वित्त र अन्य विकास सहायतालाई परिभाषित गर्दै जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण सम्बन्धी वित्तीय सन्तुलन कायम रहनु पर्ने नेपाल समेतको धारणा अनुरूप नै सन् २०२५ सम्ममा अनुकूलन वित्तलाई बढाएर दोब्बर पार्न विकसित राष्ट्रहरू सहमत भएका छन्। सम्मेलनमा नेपाल लगायतका देशहरूले पेश गरेका राष्ट्रिय अनुकूलन योजनाहरूलाई स्वागत गरिएको थियो।

त्यसैगरी नेपाल लगायतका अतिकम विकसित, साना टापु तथा अन्य विकासोन्मुख राष्ट्रहरूले महत्वपूर्ण मुद्दाको रूपमा उठाउँदै आएको जलवायुजन्य हानी नोक्सानीको विषयले यस सम्मेलनका दौरान भएका छलफलहरूमा विशेष महत्व पाएको थियो। सोही बमोजिम जलवायुजन्य हानी नोक्सानी रोक्ने, न्यूनीकरण गर्ने र त्यस्ता हानी नोक्सानीलाई सम्बोधन गर्ने विषय कोप २६ को मूल निर्णयमा समेत उल्लेख गरिएको छ। जलवायु परिवर्तनजन्य हानी नोक्सानीको लागि स्थापित सान्टियागो नेटवर्कका कार्य विवरण तयार पारी यसलाई कार्यान्वयनमा ल्याउने बारेमा पक्षराष्ट्रहरू सहमत भएका छन्। हानी नोक्सानीलाई सम्बोधन गर्ने वित्त व्यवस्थापनको विषयलाई नियमित छलफलमा जारी राख्ने, सन् २०२४ सम्ममा सो सम्बन्धमा टुंगोमा पुग्ने र सन् २०२५ पछिको Collective Quantified Finance Goal मा उक्त विषयलाई अझ व्यवस्थितरूपले समेटिने सहमति भएको छ।

नेपालले महत्वका साथ उठाउँदै आएको उच्च हिमाली क्षेत्रको Cryosphere (हिम क्षेत्र) सम्बन्धी मुद्दालाई यस वर्षको सम्मेलनले मूल निर्णय लगायत अनुसन्धान तथा अनुकूलनका विषयहरूमा भएका निर्णयहरूमा समेत उल्लेख गराउन सफलता प्राप्त भएको छ। जलवायु परिवर्तन सम्मेलनकै पूर्वसन्ध्यामा नेपाल सरकारबाट सन् २०२० को अन्तमा स्वीकृत भएको दोस्रो निर्धारित राष्ट्रिय योगदान (NDC) तथा हालै स्वीकृत भएका राष्ट्रिय अनुकूलन योजना, शून्य उत्सर्जनको दीर्घकालिन रणनीति (Long Term Strategy for Net Zero Emissions) र जलवायुजन्य हानी नोक्सानीको राष्ट्रिय संरचना लगायतका दस्तावेजहरू बारे गरिएका प्रस्तुतिकरणहरूले हाम्रो प्रतिवद्धता र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ।

प्रवक्ता

मिति: २०७८।०८।०२